

विषय: गर्मी महिनाहरूको लागि तयार रहनुहोस्: क्याम्पसमा अहिले खोप लगाउनुहोस्

यस सन्देशमा समेटिएको छ

- क्याम्पसमा खोप कसरी लगाउने
- मैले खोप लगाइसकेको छु भने के गर्ने ?
- के मैले अझै मास्क लगाउनु पर्दछ ?
- मैले कहिलेसम्म परीक्षण गर्नुपर्दछ ?
- परीक्षण स्थलहरूको बदल

University Health Services ले अब विस्कन्सिनमा बस्ने, काम गर्ने वा पढ्ने हरेक कसैलाई, जसमा UW–Madison विद्यार्थी र कर्मचारीहरूका साथीभाइ र परिवार पनि समावेश छन्, उनीहरूलाई पनि खोप प्रदान गर्न सक्दछ। समय नबनाइ खोप लगाउने तरिका उपलब्ध छ तर खोप लगाउने समय बनाउन प्रोत्साहन गरिन्छ। थप जानकारी र खोप लगाउने समय बनाउनको लागि, go.wisc.edu/covid19vaccine वेबसाईट हेर्नुहोला।

३०,००० भन्दा बढी विद्यार्थी र कर्मचारीहरूले आंशिक वा पूरा रूपमा खोप लगाइसकेका छन्। यदि तपाईंले लगाइसक्नु भएको छैन, खोप लगाउन अहिले सजिलो छ ताकि तपाईंले आफ्नो गर्मी महिना अझै सुरक्षित रूपमा शुरू गर्न सक्नुहुन्छ। तपाईंलाई पहिले नै COVID-19 लागेको छ भनेपनि, खोप लगाउनु कडा र अझै स्थायी प्रतिरक्षा सुनिश्चित गर्ने उत्तम तरिका रहेको छ।

पूरा सुरक्षा सुनिश्चित गर्न दुई डोजको खोपको दुईवटै डोज लगाउनु महत्त्वपूर्ण छ। तपाईंले ३-४ हप्तामा लगाउने दोस्रो डोजको लागि तपाईं म्याडिसनमा हुन आवश्यक छैन, तर यदि हुनुहुन्छ भने UHS ले तपाईंको दोस्रो डोज प्रदान गर्नेछ। यदि तपाईं अरु कतै हुनुहुनेछ भने, [VaccineFinder](#) चेक गर्नुहोला – अमेरिकाभरी धेरै फार्मसी र खोपहरू लगाउने ठाउँहरूले Pfizer वा Moderna को दोस्रो डोज प्रदान गर्नेछन्।

खोप लगाइसक्नु भएको छ ?

धेरै राम्रो! यदि तपाईंले क्याम्पस बाहिर खोप लगाउनु भएको हो भने, UHS लाई [तपाईंको खोपको रेकर्ड अपलोड गरेर](#) थाहा दिनुहोला। त्यसो गर्नाले तपाईंको Badger Badge परीक्षण गरे बिना नै हरियो रहने निश्चित गर्नेछ।

के मैले अझै मास्क लगाउनु पर्दछ ?

क्याम्पसमा, पर्दछ। तपाईंले देख्नु भएको होला कि CDC ले मास्कको [नयाँ मार्गदर्शन](#) मंगलबार घोषणा गर्‍यो। विश्वविद्यालयका अगुवाहरू यस मार्गदर्शनको समीक्षा गर्दैछन् – [क्याम्पसमा मास्क आवश्यकतामा](#) कुनै बदल वसन्त सेमेस्टरको अन्त्य नभएसम्म गरिने छैन।

मैले कहिलेसम्म परीक्षण गर्नुपर्दछ ?

- तपाईंले पूरा रूपमा खोप लगाउनु भएपछि, तपाईंले नियमित रूपमा परीक्षण गर्नुपर्दैन। [थप जानुहोस्](#)

- यदि तपाईं यस गर्मी महिनामा क्याम्पसमा हुनुहुन्छ र तपाईंले अझै पूरा रूपमा खोप लगाउनु भएको छैन भने, तपाईंको हरियो *Badger Badge* कायम राख्न हतै पिच्छे परीक्षण गर्न जारी राख्नुहोस्, किनकि केही सुविधाहरू र कार्यक्रमहरूले प्रवेशको लागि आवश्यक गर्नेछन् ।
- यदि तपाईं गर्मी महिनाको लागि म्याडिसन छोड्ने तयार गर्दै हुनुहुन्छ र अहिलेसम्म पूरा रूपमा खोप लगाउनु भएको छैन भने, जानु अघि हरियो बनाएर जानुहोला: तपाईं छोड्ने एक हप्ता भित्रसम्म परीक्षण जारी राख्नुहोला । यात्रा गर्दा आफ्नो जोखिम घटाउने बारेमा [थप जान्नुहोस्](#) ।

परीक्षण स्थलहरूको बदल

धेरैजसो परीक्षण स्थलहरू क्याम्पसमा गर्मी महिनाको परिचालन शुरू हुनु अघि सधैंको लागि बन्द हुनेछन्:

- *21 N. Park, Holt Center, Mechanical Engineering, Ogg Hall, The Shell* – शुक्रबार, अप्रिल ३० पछि परीक्षण गर्न बन्द
- *Dejope Hall* – आइतबार, मे २ पछि परीक्षण गर्न बन्द
- *Grainger Hall, Nielsen Tennis Stadium, Union South* – शुक्रबार, मे ७ पछि परीक्षण गर्न बन्द

मे १-७ सम्म [Commencement](#) हप्ताको लागि विशेष परीक्षण समय र ठाउँहरू हुनेछन् ।

सहयोग कसरी पाउने

- यदि तपाईंसँग धेरै सोधिएका प्रश्नहरूमा सम्बोधन नगरिएका प्रश्नहरू छन् भने covidresponse@vc.wisc.edu मा ईमेल पठाउनुहोला वा *UW-Madison* को *COVID-19* सहायता लाईन (608) 262-7777 मा फोन गर्नुहोला।
- अपडेटको लागि कृपया [COVID-19](#) प्रतिक्रिया वेबसाईट हेर्दै गर्नुहोला ।